



## गैरआप्रवासी भिसा

अमेरिकी गैरआप्रवासी भिसाको आवेदनसम्बन्धी पूर्ण जानकारीका लागि ग्लोबल सपोर्ट सर्भिस (जिएसएस) को वेबसाइटमा जानुहोस् । त्यहाँ गैरआप्रवासी भिसाका प्रकारहरूको वर्गीकरण समेत समावेश गरिएको छ ।

### गैरआप्रवासी भिसासम्बन्धी जानकारी

अमेरिकी गैरआप्रवासी भिसाका प्रकारहरूसम्बन्धी जानकारीका लागि <http://www.ustraveldocs.com/np> मा जानुहोस् ।

### अपोइन्टमेन्ट निर्धारण

आवेदकहरूले <http://www.ustraveldocs.com/np> मा गई अनलाइन माध्यमबाट वा “सोधपुछ” शीर्षकमा दिइएको टेलिफोन नम्बरमार्फत भिसा अन्तर्वार्ताको लागि अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा शुल्क भुक्तानी गरी बैंकबाट कोड प्राप्त गरेपछि मात्र अपोइन्टमेन्ट बुक गर्न सकिन्छ । यो कोड तपाईंको रसिदमा छापिएको हुन्छ र भिसा अपोइन्टमेन्ट तिनका लागि मान्य हुन्छ ।

### आवेदन फारम

डिएस-१६० फारम भनिने गैरआप्रवासी भिसाको आवेदन फारम अनलाइन भर्नुपर्छ । कृपया <https://ceac.state.gov/genniv/> मा हेर्नुहोस् । फारम भरिसकेपछि ‘कन्फर्मेशन पेज’ प्रिन्ट गर्न नछुटाउनुहोला ।

### आवेदन शुल्क भुक्तानी

गैरआप्रवासी भिसाका लागि आवश्यक शुल्क भुक्तानीका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड मात्र आधिकारिक बैंक हो । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा शुल्क भुक्तानी गर्नेसम्बन्धी पूर्ण जानकारीका लागि <http://www.ustraveldocs.com/np> मा जानुहोस् ।

### इमरजेन्सी वा एक्सपिडाइटेड अपोइन्टमेन्ट

एक्सपिडाइटेड अपोइन्टमेन्टको सुविधा तत्काल भ्रमण गर्नुपर्ने आवश्यकता रहेका विद्यार्थीहरू (तर यसअघि उनीहरूको भिसा अस्वीकृत भएको छैन भने मात्र), अत्यन्त जरूरी र अनपेक्षित व्यावसायिक काम हुनेहरू र अत्यन्त जरूरी मानवीय आवश्यकता हुनेहरूका लागि मात्र उपलब्ध छ । एक्सपिडाइटेड अपोइन्टमेन्ट लिन चाहनुहुन्छ भने सुरुमा तपाईंले साबिकको अर्थात् रेगुलर अपोइन्टमेन्ट लिनु पर्दछ । यसरी अपोइन्टमेन्ट मिलाइसकेपछि अपोइन्टमेन्ट पेजमा रहेको ‘एक्सपिडाइटेड अपोइन्टमेन्ट रिक्वेस्ट’ बटन थिच्नुहोस् । एक्सपिडाइटेड अपोइन्टमेन्ट फारममा अपोइन्टमेन्ट किन चाँडो माग्नुभएको हो, त्यसको पूरा कारण खुलाई स्पष्ट रूपमा व्याख्या गर्नुहोस् । आफ्नो मागको समर्थनमा अनलाइन माध्यमबाट कागजात पेश गर्न सक्नुहुनेछ ।

### कागजात

पर्यटक भिसा र अध्ययन भिसाका आवेदकहरूले देहायका कागजातहरू मात्र आफ्नो साथमा ल्याउनुपर्छ :

- राहदानी
- पुराना राहदानीहरू
- डिएस-१६० कन्फर्मेशन पेज
- आवेदन शुल्क भुक्तानी गरेको रसिद
- [२ इन्च x २ इन्चको फोटो](#)
- आई-२० (अध्ययन भिसा आवेदकहरूका लागि मात्र)
- ट्रान्सक्रिप्टहरू (अध्ययन भिसा आवेदकहरूका लागि मात्र)

अन्य वर्गका भिसाका आवेदकहरूले आफ्नो आवेदनको समर्थनमा आफूलाई आवश्यक लागेका कागजातहरू ल्याउनु पर्नेछ ।

अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्सक्रिप्टहरूको प्रमाणीकरण गर्दछ ।

### राहदानी सङ्कलन

अपोइन्टमेन्ट निर्धारण गर्ने समयमा तपाईंलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका नेपालका विभिन्न छ भागमा अवस्थित शाखामध्ये कुनै एक शाखालाई राहदानी सङ्कलन केन्द्रको रूपमा रोज्ने अवसर दिइन्छ । भिसाको लागि स्वीकृत भएको खण्डमा तपाईंले आफ्नो राहदानी र भिसा आफूले रोजेको शाखाबाट १४ दिनभित्र सङ्कलन गर्नुपर्नेछ । एक पटक रोजिसकेको भिसा सङ्कलन केन्द्र पछि परिवर्तन गर्न पाइँदैन । सामान्यतया तपाईंको अन्तर्वार्ता भएको तीन कार्यदिनभित्र भिसा सङ्कलनको लागि तयार हुन्छ ।

### सोधपुछ

गैरआप्रवासी भिसा केससम्बन्धी सोधपुछका लागि आवेदकहरूले [nepal@ustraveldocs.com](mailto:nepal@ustraveldocs.com) मा सम्पर्क गर्न सक्नेछन् । आवेदकहरूले ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर पनि सोधपुछ वा अपोइन्टमेन्ट निर्धारण गर्न सक्नेछन् । त्यसका लागि सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि राति ८ बजेसम्म १ ८०० ०९१०११४ मा सम्पर्क गर्न सकिन्छ । अमेरिकामा रहेका व्यक्तिहरूले (७०३) ९८८-३४२८ मा सम्पर्क गर्न सक्नेछन् । [consktm@state.gov](mailto:consktm@state.gov) मा पठाइएका प्रश्नहरूको जवाफ त्यहाँबाट पाइने भएमा वा अन्यत्र हाम्रा वेबसाइटहरू <http://www.ustraveldocs.com/np> वा <https://np.usembassy.gov/> मा भएमा हामी ई-मेलको प्रत्युत्तर दिने छैनौं ।

किर्त कागजात वा जालसाजी भिसा आवेदनसम्बन्धी उजुरीका लागि [fraudktm@state.gov](mailto:fraudktm@state.gov) मा सम्पर्क गर्नुहोला ।

### थप स्रोतहरू

[गैरआप्रवासी भिसासम्बन्धी बारम्बार सोधिने प्रश्नहरू](#)

[अमेरिकामा भ्रमण र पर्यटन](#)

[कानुनी अधिकार तथा संरक्षणहरू](#)

[गृष्मकालीन कामका लागि भ्रमण](#)

[जालसाजीविरुद्ध चेतावनी](#)

[A देखि Z सम्मको सूची](#)

### सम्पर्क विवरण

अमेरिकी दूतावासको कन्सुलर शाखा महाराजगञ्जको नारायणगोपाल चोक नजिकै नबिल बैंक अगाडि छ ।

टेलिफोन :

१-८००-०९१-०११४ (नेपालबाट सम्पर्क गर्दा)

(७०३) ९८८-३४२८ (अमेरिकाबाट सम्पर्क गर्दा)

सम्पर्क गर्ने समय : बिहान ८ बजेबाट राति ८ बजेसम्म, सोमबार-शुक्रबार

ई-मेल :

[support-nepal@ustraveldocs.com](mailto:support-nepal@ustraveldocs.com)

[consktm@state.gov](mailto:consktm@state.gov) (केससँग सम्बन्धित

निश्चित प्रश्नहरू मात्र)



### सरकारी निकायका लिङ्कहरू

[अमेरिकी नागरिकता तथा अध्यागमन](#)

[सेवासम्बन्धी कार्यालय](#)

[अमेरिकी भन्सार तथा सीमा सुरक्षासम्बन्धी](#)

[कार्यालय](#)

[USA.gov](http://USA.gov)

[अमेरिकी विदेश मन्त्रालय](#)

### U.S. EMBASSY IN NEPAL

[Visas](#)

[U.S. Citizen Services](#)

[Our Relationship](#)

[Business](#)

[Education & Culture](#)

[Embassy](#)

[News & Events](#)

[Privacy](#)

[Sitemap](#)

### U.S. EMBASSY

U.S. Embassy Kathmandu

Maharajgunj, Kathmandu, Nepal

Tel.: 977-1-423-4000

Fax: 977-1-400-7272

